



कनकासुन्दरी गाउँपालिका

स्थानीय राजपत्र

खण्ड: ०४ संख्या: ०४ प्रकाशित मिति: २०७७/१०/०५

भाग-२
कनकासुन्दरी गाउँपालिका

२

कनकासुन्दरी गाउँपालिकाको अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७७

गाउँ कार्यपालिकाबाट स्वीकृत मिति २०७७/१०/२९

प्रश्नावना:

नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन, २०७४ तथा संयुक्त राष्ट्र संघले पारित गरी नेपाल सरकारले हस्ताक्षर समेत गरिसकेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि २००६ (Convention on the Rights of Persons with disabilities (CRPD) को उद्देश्य, मर्म र भावना बमोजिम अपाङ्गता भएका व्यक्तिहरूको परिचय-पत्र वितरण कार्यविधि बनाउन बाझ्छनिय भएकोले, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन, २०७४ को दफा ६१ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले जारी गरेको कार्यविधि अनुरूप कनकासुन्दरी गाउँपालिकाले देहायको कार्यविधि जारी गरेको छ।

परिच्छेद १
प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस कार्यविधिको नाम “कनकासुन्दरी गाउँपालिका अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७७” रहेको छ।
(२) यो कार्यविधि स्थानीय राजपत्रमा प्रकाशित भएको मितिदेखि लागु हुनेछ।
(३) यो कार्यविधि कनकासुन्दरी गाउँपालिका क्षेत्रभर लागु हुनेछ।
२. **परिभाषा:** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा:
(क) “ऐन” भन्नाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन, २०७४ (पहिलो संशोधन २०७५ समेत) सम्फनु पर्दछ।
(ख) “नियमावली” भन्नाले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ अनुसार बन्ने नियमावली सम्फनु पर्दछ।
(ग) “स्थानीय तह” भन्नाले कनकासुन्दरी गाउँपालिका सम्फनु पर्दछ।
(घ) “वडा कार्यालय” भन्नाले कनकासुन्दरी गाउँपालिका अन्तर्गतका वडा कार्यालयहरू सम्फनु पर्दछ।
(ङ) “समन्वय समिति” भन्नाले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ (पहिलो संशोधन २०७५) को दफा ४२ बमोजिमको स्थानिय समन्वय समिति सम्फनु पर्दछ।

परिच्छेद-२
उद्देश्य, मापदण्ड

३. **उद्देश्य:** यस कार्यविधिको उद्देश्य देहाय बमोजिम रहेका छन्:
(क) विभिन्न प्रकारका अपाङ्गता भएका कनकासुन्दरी गाउँपालिका भित्रका नेपाली नागरीकहरूको पहिचान गरी उनीहरूलाई सेवा सुविधामा पहुँच स्थापित गर्न, त्यस्ता सेवा सुविधाहरूको लागी योजना निर्माण गर्न र स्थानीय तहदेखि नै विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरूको वर्गीकृत लगत सहज तुल्याउने।
(ख) अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासधि २००६ (PRDP) मा नेपाल सरकारले जनाएको प्रतिबद्धता बमोजिम अपाङ्गता भएका व्यक्तिलाई प्राथामिकताको आधारमा सेवा सुविधा उपलब्ध गराउन सहज बनाउने।

(ग) अपाङ्गताको प्रकृति, वर्गीकरण र अवस्थाका आधारमा अपाङ्गता भएका व्यक्तिले पाउने सेवा, सुविधा र अवसरको प्राथामिकीकरण गर्न सहयोग गर्ने।

४. **परिचय-पत्र वितरणका मापदण्ड देहाय बमोजिमका रहेका छन्:**

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनको अनुसूचीमा प्रकृतिका आधारमा अपाङ्गतालाई १० (दश) प्रकारमा वर्गीकरण गरिएको छ। अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनको अनुसूचीमा उल्लेखित गार्मीयता आधारमा गरिएको अपाङ्गताको वर्गीकरण गरी देहायका चार समूहका परिचय-पत्र वितरण गरिनेछ;

(क) **पूर्ण अशक्त अपाङ्गता:**

तल उल्लेखित अवस्थाका व्यक्तिहरूलाई “क” वर्गको परिचयपत्र उपलब्ध गराइनेछ जुन रातो रंग पृष्ठभूमिमा जारी गरिनेछ।

(१) व्यक्तिको शारीरिक, मानसिक वा इन्द्रीय सम्बन्धी प्रणालीहरूमा भएको क्षति र यसले त्याएको कार्यगत विचलनको अवस्था असाध्य गम्भीर भई अरूको सहयोग लिएर पनि दैनिक जीवन सम्पादन गर्न असाध्यै कठिन हुने व्यक्ति,

(२) सामान्य भन्दा सामान्य दैनिक क्रियाकलापहरू पनि स्वयं गर्न नसक्ने र अन्य व्यक्तिको सहयोग आवश्यक पर्ने, तीव्र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, तीव्र रूपमा अटिजम प्रभावित व्यक्ति, पूर्ण रूपमा श्रवण दृष्टिविहिन व्यक्तिहरू,

(३) दुई वा सोभन्दा बढी प्रकृतिका शारीरिक, मानसिक वा इन्द्रीय सम्बन्धी क्षति भई सबै जसो दैनिक क्रियाकलापहरू अन्य व्यक्तिकै सहयोगमा गर्नुपर्ने अवस्थाका व्यक्तिहरू,

(४) निरन्तर रूपमा सघन हेरचाह (स्याहार सुसार) को आवश्यक परिरहने शारीरिक अपाङ्गता भएका व्यक्ति वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू।

(ख) **अति अशक्त अपाङ्गता:**

तल उल्लेखित अवस्थाका व्यक्तिहरूलाई “ख” वर्गको परिचयपत्र उपलब्ध गराइनेछ जुन निलो पृष्ठभूमिमा जारी गरिनेछ।

- (१) शारीरिक, मानिसक वा इन्द्रीय सम्बन्धी क्षति वा विचलन भएता पनि निरन्तर वा अधिकांश समय सहयोगी, दोभाषे वा मानव पथप्रदर्शक आदिको सहयोगमा आफ्नो दैनिक क्रियाकलापहरू लगायत हिँडुल र संचार गर्न कठिनाई हुने व्यक्तिहरू,
 - (२) मष्टिस्क पक्षघात, मेरुदण्डमा चोटपटक वा पक्षघात, हेमोफिलिया, मांशपेशी सम्बन्धी समस्या वा विचलन लगायत अन्य विभिन्न कारणले शारीरको ढाड, हात, गोडा, कम्मर आदिले काम गर्न नसकी दैनिक आवागमनको लागी ट्वीलचियर प्रयोग गर्नुपर्ने अवस्थाका व्यक्तिहरू,
 - (३) दुवै हात कुमदेखि वा पाखुरादेखि मुनी पुरै नचल्ने वा गुमाएका, विभिन्न कारणले दुवै हात र गोडा गुमाएका वा नचल्ने, कमरभन्दा मुनिको भाग गुमाएका वा नचल्ने, दुवै गोडा पूर्ण क्रियाशिल नभई वैसाखीको प्रयोग गर्ने व्यक्तिहरू,
 - (४) दृष्टिविहिन र पूर्ण दृष्टिविहिनको परिभाषा अन्तर्गत पर्ने व्यक्तिहरू,
 - (५) संचारको लागी निरन्तर दोभाषे आवश्यक पर्ने पूर्ण रूपमा कान सुन्न नसक्ने (बहिरा), दैनिक जीवनका क्रियाकलापहरू स्वयं गर्न नसक्ने, सिकाइमा समस्या भएका बौद्धिक अपाङ्गता वा अटिज्म भएका व्यक्तिहरू, निरन्तर अरूको सहयोग लिइरहनुपर्ने बहुअपाङ्गता भएका व्यक्तिहरू।
- (ग) **मध्यम अपाङ्गता:**
- तल उल्लेखित अवस्थाका व्यक्तिहरूलाई “ग” वर्गको परिचयपत्र उपलब्ध गराइनेछ, जुन पहेलो पृष्ठभूमिमा जारी गरिनेछ।
 - (१) कृत्रिम अङ्ग, क्यालीपर, विशेष प्रकारका जुत्ता जस्ता सहायक सामाग्रीको प्रयोगबाट सामान्य हिँडुल लगायत दैनिक जीवनका क्रियाकलापहरू स्वयं गर्न सक्ने,
 - (२) विभिन्न कारणले घुँडामुनिको अङ्गमा मात्र प्रभाव परेको तर सहायक सामाग्रीको प्रयोग नगरी पनि सामान्य हिँडुल गर्नसक्ने,
 - (३) कुम वा पाखुरा भन्दा मुनी एक हात गुमाएका वा हात नचल्ने वा हातले गर्ने काम गर्न नसक्ने,
 - (४) दुवै हातको हत्केलाभन्दा मुनिका कम्तीमा बुढी औला र चोरी औला गुमाएका, दुवै हातको हत्केलाभन्दा मुनीका कम्तीमा बुढिअौला भएका व्यक्तिहरू,
 - (५) दुवै गोडाको कुर्कुच्चाभन्दा मुनिको भाग नभएका तर सामान्य हिँडुल गर्न सक्ने,

- (६) मेरुदण्डमा समस्या भई ढाड कुप्रिएको,
- (७) सिकाइमा ढिलाइ भएका दैनिक क्रियाकलाप स्वयं गर्न सक्ने बौद्धिक अपाङ्गता र अटिज्म भएका व्यक्तिहरू,
- (८) श्रवणयन्त्रको प्रयोगबाट वा ठुलो आवाज मात्र सुन्नसक्ने सुस्तश्ववण व्यक्तिहरू,
- (९) शल्यक्रियाबाट स्वरयन्त्र फिकी घाँटीको नलीबाट मात्र बोल्नुपर्ने अवस्था भएका व्यक्तिहरू,
- (१०) ओठ तालु फाटेको कारणले बोली अस्पष्ट भएका व्यक्तिहरू,
- (११) बोल्दा अडिक्ने, शब्द वा अक्षर दोहोच्याउने समस्या तीव्र भएका भक्भके व्यक्तिहरू,
- (१२) तीन फिट भन्दा मुनिका होचापुङ्का व्यक्तिहरू,
- (१३) चस्मा र श्रवणयन्त्र दुवै प्रयोग गर्ने श्रवण दृष्टिविहिन व्यक्तिहरू, लेन्स वा म्याग्रीफायरको प्रयोगबाट मात्र पढन सक्ने न्यून दृष्टियुक्त व्यक्तिहरू,
- (१४) अनुवाशीय रक्तश्वाव (हेमोफेलिया) सम्बन्धी समस्या भई दैनिक हिँडुलमा कठिनाई हुने व्यक्तिहरू,
- (१५) मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू।

(घ) सामान्य अपाङ्गता:

- तल उल्लेखित अवस्थाका व्यक्तिहरूलाई “घ” वर्गको परिचयपत्र उपलब्ध गराइनेछ जुन सेतो पृष्ठभूमिमा जारी गरिनेछ।
- (१) शारीरिक, मानसिक वा इन्द्रीय सम्बन्धी सामान्य विचलन भएका तर दैनिक जीवनका क्रियाकलापहरू स्वयम सम्पादन गर्न सक्ने,
 - (२) हात वा खुट्टा केही छोटो भएका, एक हातको हत्केला भन्दा मुनी नचल्ने वा गुमाएका, एक हातको हत्केलाभन्दा मुनीका कम्तीमा बुढी औला र चोरी औला गुमाएका वा दुवै हातको हत्केलाभन्दा मुनीका कम्तीमा बूढिअौला भएका व्यक्तिहरू,
 - (३) ठुलो अक्षर पढनसक्ने न्यून दृष्टियुक्त व्यक्तिहरू,
 - (४) दुवै गोडाको सबै औलाका भागहरू नभएका,
 - (५) श्रवणयन्त्र लगाई ठुलो आवाज सुन्ने तर बोली स्पष्ट भएका सुस्त श्रवण व्यक्तिहरू,

परिचय-३

परिचय पत्र ढाँचा र समन्वय समिति

५. अपाङ्गता भएका व्यक्तिहरूको परिचय-पत्रको ढाँचा देहाय बमोजिम हुनेछ । परिचय-पत्र वाहक व्यक्तिको व्यक्तिगत विवरण स्पष्ट हुने गरी नागरिकताको प्रमाण-पत्रको ढाँचामा यस कार्यविधिको अनुसूचि २ बमोजिम एकापटी नेपाली भाषामा र अर्कोपटी अंग्रेजी भाषामा लेखिएको माथि दफा ४ मा उल्लेखित मापदण्ड अनुसार एक पृष्ठको परिचय-पत्र गाम्भीर्यता आधारमा गरिएका चार वर्गका अपाङ्गता भएका व्यक्तिलाई चार फरक रङ्गमा उपलब्ध गराइनेछ ।
६. समन्वय समिति सम्बन्धी व्यवस्था देहाय बमोजिम हुनेछ ।
- (१) अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ४२ अनुसार अपाङ्गता परिचय-पत्र वितरण गर्न समेत कार्यका लागी गाउँपालिकामा देहाय बमोजिमको स्थानिय समन्वय समिति रहनेछः
- | | |
|--|-------------|
| (क) कनकासुन्दरी गाउँपालिका उपाध्यक्ष | -संयोजक |
| (ख) गाउँपालिकाको महिला सदस्य मध्येवाट गाउँपालिकाले तोकेको महिला सदस्य | -सदस्य |
| (ग) गाउँपालिका भित्रका माध्यामिक विद्यालयका प्रधानाध्यापक वा श्रोत व्यक्ति मध्येवाट गाउँपालिकाको प्रमुखले तोकेको व्यक्ति -सदस्य | -सदस्य |
| (घ) गाउँ कार्यपालिकाको प्रमुखले तोकेको स्थानिय स्वास्थ्य चौकी वा अस्पतालको चिकित्सक | -सदस्य |
| (ङ) स्थानीय प्रहरी कार्यलयको प्रमुख | -सदस्य |
| (च) अपाङ्गता भएका व्यक्तिको हक, हित र संरक्षणको क्षेत्रमा स्थानीय स्तरमा कार्यरत संघ संस्थाहरू मध्येवाट गाउँपालिकाको अध्यक्षले मनोनित गरेको संस्थाको प्रतिनिधि | -सदस्य |
| (छ) गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरू मध्येवाट समन्वय समितिले मनोनयन गरेको एक जना महिला सदस्य सहित तीन जना | -सदस्य |
| (ज) नेपाल सरकार र प्रदेश सरकारका स्थानीय स्तरमा रहेका सम्बन्धित विषय हेर्ने कार्यालयको कार्यालय प्रमुख | -सदस्य |
| (झ) महिला तथा बालबालिका शाखाको शाखा प्रमुख | -सदस्य सचिव |

- (२) स्थानीय समन्वय समितिले अपाङ्गता परिचय पत्र वितरणका लागी सिफारिस गर्ने कामका साथै ऐनको दफा ४३ को (च) बमोजिम परिचय-पत्र सम्बन्धी कानुनी, संरचनागत तथा अन्य सुधार गर्नुपर्ने विषयमा प्रदेशको सामाजिक मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लगायत सम्बन्धित निकायमा लेखि पठाउनु पर्दछ ।

परिचय-४

परिचय पत्र वितरण

७. परिचय-पत्र वितरण प्रक्रिया देहाय बमोजि हुनेछः
- (क) अपाङ्गता भएका व्यक्तिको स्थायी ठेगाना भएको वडा कार्यालयमा अपाङ्गता भएका व्यक्ति स्वयं निजका अभिभावक वा संरक्षकले अनुसूचि-१ बमोजिमको ढाँचामा परिचय-पत्र प्राप्तिका लागी सबै पुष्टयाई गर्ने कागजातहरू २ प्रति समावेश गरी निवेदन दिनुपर्नेछ ।
- (ख) दरखास्तमा आफ्नो नाम, स्थायी ठेगाना, उमेर, अपाङ्गता खुलेको लिखित प्रमाणित प्रतिलिपि, पासपोर्ट साइजको (सम्भव भएसम्म अपाङ्गता देखिने गरी खिचिएको) फोटो, अशक्तताको गाम्भीर्यता अवस्था र शरीरका अंगहरूले गर्ने काममा आएको समस्या वा दैनिक कियाकलापमा हुने सिमितताहरूको विवरण संलग्न हुनुपर्नेछ । यस प्रयोजनका लागी जन्मदर्ता प्रमाण-पत्र वा नागरिकताको प्रमाण-पत्र, वा जग्गा धनी प्रमाण पुर्जा वा शैक्षिक योग्यताको प्रमाण-पत्र वा मतदाता परिचय पत्र वा अपाङ्गताको आधारमा कुनै जागिर गरिरहेको भए नियुक्ति पत्र वा त्यो संस्थाले दिएको प्रमाण वा जि.प्र.का.मा दर्ता भएका अपाङ्गता सम्बन्धी कार्य गर्ने संघ संस्थाले गरेको सिफारिस मध्ये कुनै एक वा यस्तै विश्वस्त हुन सक्ने आधार दिने अन्य प्रमाणि लिखितलाई आधार मानिनेछ ।
- (ग) रित पुगी आएको निवेदनमा वडा कार्यालयले निवेदन प्राप्त भएको मितिले बढीमा ३ दिनभित्र निवेदकले पेश गरेका कागजातहरूको एक प्रति कार्यालयमा राखि वडा कार्यालयको सिफारिस सहित एक प्रति गाउँपालिकामा पठाउनु पर्दछ ।
- (घ) सम्बन्धित व्यक्तिले पेश गरेको निवेदन उपर कुनै कागजात वा प्रमाण नपुगी परिचयपत्रका लागी सिफारिस गर्न उपयुक्त नदेखिएमा सो व्यहोरा निवेदकलाई ३ दिन भित्रमा जानकारी दिनु पर्दछ ।

- (ड) वडा कार्यालयले सिफारिस गर्न नसकिने भनी दिएको जानकारी निवेदकलाई चित नबुझे सूचना पाएको १५ दिन भित्रमा कनकासुन्दरी गाउँपालिका समक्ष निवेदन दिन सक्नेछ ।
- (च) यसरी प्राप्त भएको निवेदन समेत समावेश राखी स्थानीय समन्वय समितिको बैठकमा पेश गर्नु पर्दछ । निवेदकले पेश गरेका कागजात र अन्य सम्भाव्य तथ्य प्रमाणका आधारमा निजले परिचय पत्र पाउने देखियो भनि स्थानीय समन्वय समितिले शिफारिस गरेमा निजलाई परिचय पत्र वितरण गरी त्यसको जानकारी निवेदक तथा वडा कार्यालयलाई समेत दिनु पर्दछ ।
- (छ) परिचयपत्रको लागी सिफारिस गर्न कुनै कठिनाई परेमा वडा कार्यालयले चिकित्सक/विशेषज्ञ वा अपाङ्गता भएका व्यक्तिका संस्थाका प्रतिनिधिसँग राय परामर्श लिन सक्नेछ ।
- (ज) सामान्यतया अपाङ्गता भएका व्यक्तिले स्वयंले आफ्नो परिचयपत्र बुझिलिनु पर्दछ । अति अशक्त वा पूर्ण अशक्त आपाङ्गता भएको कारणले परिचयपत्र बुझिलिन आउन नसक्ने भएमा वडा कार्यालयको सिफारिसमा परिवारका सदस्य, संरक्षक वा निजको बसोबास गर्ने स्थानीय निकायका पदाधिकारीले निजलाई बुझाउने गरी बुझिलिन सक्नेछन् ।
- (झ) परिचयपत्र प्राप्त व्यक्तिहरूले वर्गीकृत लगत कनकासुन्दरी गाउँपालिकाले कम्प्युटाराइज गरी आफ्नो कार्यालयमा राखी चौमासिक रूपमा प्रदेश र संघको सम्बन्धित मन्त्रालयमा जानकारी गराउनु पर्नेछ ।
- (ञ) समन्वय समितिले परिचयपत्र दिन भनि ठहर गरेका व्यक्तिलाई कनकासुन्दरी गाउँपालिकाको कार्यालयले अनुसूची -२ बमोजिमको परिचयपत्र (अपाङ्गता भएका व्यक्तिहरूलाई) निःशुल्क उपलब्ध गराउनु पर्नेछ ।
- (ट) परिचयपत्रमा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको हस्ताक्षर हुनेछ । प्रचलित कानूनको अधिनमा रही अन्य अधिकृत कर्मचारीलाई समेत अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।
- (ठ) प्रत्यक्ष रूपमा देखिने वा अवलोकन गर्न सकिने शारीरिक, मानसिक वा इन्द्रीय सम्बन्धि क्षतिको हकमा परिचयपत्र प्रदान गर्ने अधिकारीले अवलोकन गरी तत्काल उपयुक्त परिचयपत्र उपलब्ध गराउनु पर्नेछ ।
- (ड) प्रत्यक्ष रूपमा नदेखिने वा अवलोकन गर्न नसकिने शारीरिक, मानसिक वा इन्द्रीय सम्बन्धि क्षति भएका वा प्रष्ट रूपमा छुट्याउन समस्या भएका अपाङ्गता भएका व्यक्तिका हकमा समन्वय समितिमा पेश गरी समितिको सिफारिसका आधारमा परिचयपत्र वितरण गर्नु पर्दछ ।

८. अन्य स्थानिय तहबाट परिचयपत्र वितरण गर्ने:

स्थानीय ठेगानामा बसोबास नभएका र विभिन्न अवरोध तथा शारीरिक वा मानसिक अवस्थाको गम्भीर्यताको कारणले आफ्नो स्थाई बसोबास भएको जिल्लामा गई अपाङ्गता परिचयपत्र प्राप्त गर्न असमर्थ व्यक्तिहरूका लागी निजको स्थायी बसोबास भएको स्थानको सम्बन्धित स्थानीय तहबाट परिचयपत्र नलिएको सुनिश्चित भएमा दफा ५ को प्रक्रिया पुरा गरी परिचयपत्र प्रदान गरी सम्बन्धित स्थानीय तहलाई जानकारी गराउन सकिनेछ ।

९. प्रतिलिपि सम्बन्धि व्यवस्था:

- (१) परिचय-पत्र हराइ, नासिइ वा बिग्रिई परिचय-पत्रको प्रतिलिपि लिनु पर्ने भएमा आफ्नो स्थायी ठेगाना भएको स्थानीय तहको वडा कार्यालयमा यथार्थ विवरण र कारण खुलाई सिफारिसका लागी निवेदन दिनु पर्दछ ।
- (२) वडा कार्यालयले सबै व्यहोरा बुझि निवेदकको माग मनासिब देखिएमा परिचय-पत्रको प्रतिलिपि उपलब्ध गराउन प्राप्त निवेदन तथा अन्य कागजातको प्रतिलिपि वडा कार्यालयमा राखी निवेदकले पेश गरेको सक्कल कागजात सहित सिफारिस गरी गाउँपालिकामा पठाउनु पर्दछ ।
- (३) गाउँपालिकाले सिफारिस सहित प्राप्त भएका निवेदन अपाङ्गताको प्रकृति अनुसार सोभै वा स्थानीय समन्वय समितिमा पेश गरी समितिको निर्णय अनुसार आपाङ्गता परिचय-पत्रको प्रतिलिपि निःशुल्क उपलब्ध गराउनु पर्नेछ ।
- (४) प्रतिलिपिका लागी प्राप्त भएको निवेदनका विषयमा सो परिचय पत्रबाहक व्यक्तिले पहिले प्राप्त गरेको परिचयपत्रमा हेरफेर गर्नुपर्ने देखिएमा स्थानीय सिफारिस समितिमा पेश गरी सो समितिबाट प्राप्त निर्देशन अनुसार गर्नु पर्दछ ।

१०. यस कार्यविधिको प्रतिकूल कार्य भएमा प्रचलित कानूनमा व्यवस्था भए बमोजिम सजाय हुनेछ ।

११. अभिलेख सम्बन्धि व्यवस्था:

- (१) सम्बन्धित वडा कार्यालयले आफ्नो क्षेत्रमा भएका कुल अपाङ्गता भएका व्यक्तिहरू तथा अपाङ्गता भएका व्यक्तिहरू मध्ये परिचयपत्र पाएका व्यक्तिहरूको अपाङ्गताको प्रकृति र गम्भीर्यता लगायत अन्य आवश्यक विवरण खुल्ने गरी नियमित रूपमा अध्यावधिक गरी त्यसको चौमासिक विवरण तयार गरी नियमित रूपमा आफ्नो गाउँपालिका तथा जिल्ला समन्वय समितिलाई समेत पठाउनु पर्दछ ।

- (२) गाउँपालिकाले परिचयपत्र वितरण गरे पछि यसको जानकारी परिचय पत्र प्राप्त गर्ने व्यक्तिको स्थायी ठेगाना भएको बडा कार्यालयलाई दिनु पर्दछ ।
- (३) गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका कुल अपाङ्गता भएका व्यक्तिहरू तथा अपाङ्गता परिचयपत्र पाएका व्यक्तिहरूको अभिलेख राखी त्यसको चौमासिक प्रतिवेदन प्रदेशको सामाजिक विकास मन्त्रलय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउँनु पर्दछ ।

परिच्छेद-५

विविध

- १२. विविध :** (१) कनकासुन्दरी गाउँपालिकाको आ-आफ्नो क्षेत्रधिकार भित्र रहेका विकट तथा दुर्गम गाउँहरूमा रहेका आपाङ्गता भएका व्यक्तिहरूको लागी अपाङ्गता परिचयपत्र लगायतका सेवा सरल तरिकाले उपलब्ध गराउन कर्मितमा वर्षमा एक पटक ती ठाउँहरूमा परिचयपत्र वितरण सम्बन्धि घुस्ति शिविर सञ्चालन गर्नु पर्दछ ।
- (२) यो कार्यविधि लागू हुनु अगाडि प्राप्त गरेका अपाङ्गता परिचयपत्र कनकासुन्दरी गाउँपालिकामा बुझाई यो कार्यविधि जारी भएको मितिले १ वर्षभित्रमा यस कार्यविधि बमोजिमको परिचयपत्र लिनुपर्नेछ । यस अघि जारी भएका परिचयपत्र एक वर्षपछि, स्वतः मान्य हुने छैन ।
- (३) यस कार्यविधि भएको प्रावधान अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धि ऐन र अन्य प्रचलित कानूनसँग बाभिएमा बाभिएको हदसम्म स्वतः अमान्य हुनेछ ।
- (४) अपाङ्ग परिचयपत्र वितरण सम्बन्धमा यस कार्यविधिमा उल्लेख नभएको विषयमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धि ऐन र अन्य प्रचलित कानून बमोजिम हुनेछ ।
- (५) अपाङ्ग परिचयपत्र वितरण निर्देशिका, २०६५ बमोजिम भए गरेका काम कारबाही यसै कार्यविधि बमोजिम भए गरेको मानिनेछ ।
- (६) राजपत्रमा प्रकाशन हुनु अघि कार्यविधि भए गरेका काम कारबाही यसै कार्यविधि बमोजिम भए गरेको मानिनेछ ।
- (७) अपाङ्ग परिचय-पत्र वितरण निर्देशिका, २०६५ खारेज गरिएको छ ।

अनुसूची-१

अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र पाउनको लागि दिने निवेदनको ढाँचा

फोटो

मिति :

महोदय,

म अपाङ्गता भएका व्यक्तिको परिचयपत्र पाउन योग्य भएकोले निम्न लिखित विवरण राखी परिचयपत्र पाउन यो निवेदन पेश गरेको छु । मैले पेश गरेको विवरण ठीक साँचो छ, भुट्टा ठहरेमा प्रचलित कानुन बमोजिम सजाय भोग्न मञ्जुर छु ।

१. नाम थर.....उमेर.....लिङ्ग.....
२. प्रदेश.....
३. ठेगाना:

(क) स्थायी ठेगानाक: कनकासुन्दरी गाउँपालिका, बडा नं..... टोल.....

(ख) अस्थायी ठेगाना..... पालिका, बडा नं..... टोल.....

(ग) सम्पर्क टेलिफोन वा मोबाइल नं.....

४. संरक्षक वा अभिभावकको नाम थर..... निवेदकको नाता.....

५. संरक्षक वा अभिभावकको टेलिफोन वा मोबाइल नं.....

६. नेपाल सरकारको परिभाषा र वर्णीकरण अनुसार अपाङ्गताको प्रकार.....

७. नेपाल सरकारको परिभाषा र वर्णीकरण अनुसार अशक्तताको आधारमा अपाङ्गताको प्रकार

८. शारीरिक अंग, संरचना, प्रणालीमा आएको क्षतिको विवरण:

९. क्षति भएपछि दैनिक क्रियाकलापमा आएको अवरोध वा सिमितताको विवरण

१०. अपाङ्गताको कारण उपयुक्त स्थानमा चिनो लगाउनुहोस् ।

- | | | |
|---------------------|--------------------|---------------|
| (क) रोगको दिर्घ असर | (ख) दुर्घटना | (ग) जन्मजात |
| (घ) सशस्त्र दुन्दू | (ड) वर्षानुगत कारण | (च) अन्य..... |

११. सहायक सामाग्री प्रयोग गर्नुपर्ने आवश्यक भएको वा नभएको: उपयुक्त स्थानमा चिनो लगाउनुहोस्।

(क) भएको

(ख) नभएको

१२. आवश्यकता भएको भए कस्तो प्रकारको सहायक सामाग्रीको प्रयोग गर्नुपर्ने हुन्छ?

.....
१३. सहायक समाग्री प्रयोग गर्ने गरेको/नगरेको उपयुक्त स्थानमा चिनो लगाउनुहोस्।

(क) गर्ने गरेको

(ख) गर्ने नगरेको

१४. सहायक सामग्री प्रयोग गर्नु पर्ने भए समाग्रीको नाम:.....

१५. अन्य व्यक्तिको सहयोग विना आफ्ना कस्ता कस्ता दैनिक कार्य गर्न सक्नुहुन्छ?

(क)..... (ख) (ग).....

(घ) (ड) (च).....

१६. अन्य व्यक्तिको सहयोग लिनुहुन्छ भने कुन कुन कामको लागी लिनु हुन्छ?

(क)..... (ख) (ग).....

(घ) (ड) (च).....

१७. पछिल्लो शैक्षिक योग्यता

(क) प्राथामिक तह (ख) निम्न माध्यामिक तह

(ग) माध्यामिक तह (घ) उच्च माध्यामिक तह

(ङ) स्नातक तह (च) स्नाकोत्तर तह (छ) विद्यावारिधी तह

१८. कुनै तालिम प्राप्त गर्नुभएको भए मुख्य तालिमहरूको नाम लेखनुहोस्।

.....
१९. हालको पेशा:

(क) अध्ययन (ख) कृषि व्यवसाय (ग) रोजगार

(घ) अध्ययन (ड) सरकारी सेवा (च) निजी क्षेत्रमा सेवा

(ज) केहि नगरेको (झ) अन्य.....

निवेदक

नाम, थर:.....

हस्ताक्षर:.....

मिति:.....

अनुसूची-२

अपांगता भएका व्यक्तिको परिचय-पत्रको ढाँचा



**कनकासुन्दरी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय**

विराट सिंजा, जुम्ला

कर्णाली प्रदेश, नेपाल

फोटो

परिचय पत्र नं. :

परिचय पत्रको प्रकार :

अपांगता परिचय-पत्र

१) नाम थर :

२) ठेगाना : प्रदेश जिल्ला स्थानीय तह

३) जन्म मिति :

४) नागरिकता नं. :

५) लिंग :

६) रक्त समुहः

७) अपांगताका किसिम : प्रकृतिको आधारमा गम्भीरता

८) बाबु/आमा वा संरक्षकको नाम, थर :

९) परिचयपत्र वाहकका दस्तखत :

१०) परिचय पत्र प्रमाणित गर्ने :

नाम थर :

हस्ताक्षर :

पद :

मिति :

“यो परिचय पत्र कसैले पाएमा नजिकका प्रहरी कार्यालय वा स्थानीय निकायमा बुझाई दिनुहोला”


Annex-3
**Disability Card
Format**



Kanakasundari Rural Municipality
Office Executive of Rural Municipality
Birat, Sinja, Jumla
Karnali Province, Nepal

ID Card Number :

ID Card Type :




Disability Identity Card

- 1) Full Name of Person :
- 2) Address : Province District Local Level
- 3) Date of Birth
- 4) Citizenship Number
- 5) Sex
- 6) Blood Group
- 7) Types of Disability : On the basis of nature On the basis of severity
- 8) Father/Mother Name of Guardain
- 9) Signature of ID Card Holders
- 10) Approved by

Name:
Signature :
Designation:
Date:

" If somebody finds this ID card, please deposit this in the nearby police station or municipality office "

अनुसूची-४
अपाङ्गता भएका व्यक्तिको कार्यालयमा राखिने अभिलेखको ढाँचा



- क्रमसंख्या :
अपाङ्गता परिचय पत्र नं. :
परिचय पत्रका प्रकार :
१) नाम थर :
२) ठेगाना (स्थायी) : प्रदेश जिल्ला स्थानीय तह वडा
३) जन्म मिति :
४) नागरिकता नं. :
५) लिंग :
६) रक्त समुह :
७) विवाहित / अविवाहित :
८) बाबु / आमा वा संरक्षकको नाम, थर :
९) ठेगाना : प्रदेश जिल्ला स्थानीय तह वडा
१०) अपाङ्गता भएको व्यक्तिसँगका नाता :
११) पछिल्ला शैक्षिक योग्यता :
१२) अध्ययनरत विद्यालय वा कलेज :
अध्ययन नगरेको पढाई सकेको
१३) पेशा :
१४) अपाङ्गताको किसिम :
क) अपाङ्गताका प्रकृतिको आधारमा :
ख) अपाङ्गताका गम्भीरताका आधारमा :
१५) कस्ता दैनिक क्रियाकलाप गर्न सकिन्छ ?
.....
१६) कस्ता दैनिक क्रियाकलाप गर्न सकिन्दैन ?
.....
१७) सहायक सामग्री आवश्यक : पर्ने / नपर्ने ?
आवश्यक पर्ने भए के
१८) हाल सहायक सामग्री : पाएको / नपाएका ?
१९) परिचय-पत्र वाहकलाई प्राप्त गरेका अन्य सेवा, सुविधा
.....
२०) परिचय-पत्र वाहकलाई आवश्यक परेका अन्य सेवा सुविधाहरू
.....
२१) सेवा, सुविधा प्रदान गर्न निकाय
२२) अन्य
प्रमाणित गर्ने अधिकारीको :
दस्तखत :
नाम थर :
पद :
मिति :

क्रस	मिति	नामथर	ठेगाना	नाप्रन जन्मदर्ता नं जारि मिति	उमेर	लिंग	शैक्षिक अवस्था	पेशा	शारिरिक अवस्था	अपागताको प्रकार	बर्ण	बैचाहिक अवस्था	सरकारको नाम र नाता	हस्ताक्षर	फोटो	फाटवालाको	हस्ताक्षर	कैफियत
------	------	-------	--------	----------------------------------	------	------	----------------	------	----------------	-----------------	------	----------------	--------------------	-----------	------	-----------	-----------	--------

आज्ञाले,
नाम: नैन सिंह बुढा
प्रमुख प्रशासकीय अधिकृत

२